

घिरिङ गाउँपालिकाका काम कारबाही र सेवा प्रवाहका सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाई
कार्यक्रम

मिति : २०७५।१०।१८ गते शुक्रवार

पृष्ठभूमि

नेपालको संविधान अनुसार संघियताको कार्यान्वयन भएसँगै नागरिकको नजिकको सरकारको रूपमा स्थापित घिरिङ गाउँपालिका तनहुँ भौगोलिक हिसावले तनहुँका अन्य स्थानिय तहको तुलनामा विकट रूपमा रहेको छ । भौतिक पुर्वाधार विकासका हिसावले तथा मानव विकासका हिसावले पनि पछाडी परेको यो गाउँपालिकाले हालसम्म पारित गरेका केहि कानूनहरुको बारेमा जानकारी गराउदछु ।

१. गाउँपालिकाबाट जारी गरीएका कानूनहरु

- १) घिरिङ गाउँपालिकाको योजना अनुगमन मूल्याङ्कन तथा योजना फरफारक एवं भुक्तानी कार्यविधि २०७५
- २) गाउँपालिकाका योजनाहरुको कार्यान्वयनमा सहजताको लागि परिमार्जित योजना खाता किताब तयार पारी लागु भएको ।
- ३) चालू आर्थिक बर्षको लागि स्थानिय दररेट निर्धारण गरिएको ।
- ४) घिरिङ गाउँपालिकाको राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७५ पारित गरिएको ।
- ५) उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ पारित गरिएको ।
- ६) करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५ पारित गरिएको ।
- ७) असारे विकासलाइ अन्त्य गर्न चालू योजनाहरु २०७६ आषाढ १५ गते भित्र कार्य सम्पन्न गरी फरफारक तथा भुक्तानी लिई सक्नु पर्ने निर्णय गरिएको ।
- ८) घिरिङ गाउँपालिकाको सहकारी ऐन, २०७५ पारित गरी सहकारी सञ्चालनमा समेत आइसकेको ।
- ९) घिरिङ गाउँपालिका तनहुँको पशु सेवा शाखा मार्फत सञ्चालित युवा लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५ पारित भएको ।
- १०) घिरिङ गाउँपालिका तनहुँको प्रजननयोग्य राँगो/साँढे/बोका हुर्काउने श्रोतकेन्द्र स्थापना कार्यविधि कार्यविधि, २०७५ पारित भएको ।
- ११) घिरिङ गाउँपालिका तनहुँको बाखा/बंगुर पालन प्रवर्द्धन कार्यविधि, २०७५ पारित भएको ।
- १२) घिरिङ गाउँपालिका तनहुँको अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५ पारित भइ कार्यान्वयनमा रहेको ।

१३) कार्यपालिकाका निर्णयहरू सार्वजनिक गर्न श्री रण बहादुर गुरुङ्ग प्रवक्ताको व्यवस्था गरेको

२ चालू विकास रणनीतिहरू

क विद्युतिकरण का क्षेत्रमा विकासका लागि बजेट विनियोजन ।

ख खानेपानीका पूर्वाधार निर्माणमा लगानी ।

ग सडक पूर्वाधार स्तरोन्नति गर्ने प्रमुख लक्ष्य रहेको ।

घ विभिन्न आमा समूहहरू तथा युवा क्लवका भवन निर्माण ।

ङ निशुल्क वितरण गर्ने औषधिमा प्राथमिकता दिइएको ।

च घुमाउने ताल ताले ताल निर्माणका लागि पहल कदमी सुरू गरिसकिएको ।

छ घिरिङकोट भ्यू टावर लगायतका अग्ला स्थानहरूमा भ्यू टावर निर्माणका लागि डीपिर तयार पारिएको ।

ज कृषि तथा पशुपालनका क्षेत्रमा विभिन्न अनुदानका कार्यक्रमहरू रहेका ।

झ महिला लक्षित दलित लक्षित जनजाति लक्षित अल्पसंख्यक समुदाय लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न बजेट विनियोजन गरिएको ।

चालू आर्थिक वर्षको क्षेत्रगत व्यय अनुमान

क्र स	शिर्षक	आ व २०७५।०७६ को अनुमान	कैफियत
१	आर्थिक विकास		१,०७,८४,०००
	कृषि	१०७८४०००	
२	सामाजिक विकास		१४,४५,४३,०००
	विविध	३९४०००	
	लैंगिक समानता तथा सामाजिक समावेशिकरण	३४४५९०००	
	संस्कृति प्रवर्द्धन	१५००००	
	खानेपानी तथा सरसफाइ	२५००००	
	स्वास्थ्य	१२२७३०००	
	शिक्षा	९७०१७०००	

३	पूर्वाधार विकास		१४,९५,६५,०००
	विविध	९६४९०००	
	लघु तथा साना जलविद्युत	३३३०१०००	
	उर्जा	१३९१०००	
	भवन तथा सहरी विकास	४१२१२०००	
	सिंचाइ	५३०००००	
	सडक पुल	२३१६००००	
	खानेपानी पुर्वाधार विकास	३५५५१०००	
४	वातावरण तथा विपद व्यवस्थापन		२८,००,०००
५	संस्थागत विकास तथा सेवा प्रवाह		८१,०८,०००
	संस्थागत क्षमता विकास	७७०८०००	
	मानव संसाधन विकास	४०००००	
६	कार्यलय सञ्चालन तथा प्रशासनिक खर्च		६,२४,७५,०००
	कुल अनुमानित वार्षिक बजेट रु		३७,८२,७५,०००

३ आगामी विकास रणनीतिहरू

क विद्युतिकरण खानेपानी सिंचाइ सडक पुर्वाधार स्तरोन्नति गरि १२ महिना सुरक्षित सडक सञ्चालनमा जोड दिने ।

च होम स्टे सञ्चालन तथा घुमाउने ताल, ताले ताल लगायतका तालहरू निर्माण का लागि प्रदेश तथा केन्द्रमा सहकार्य मार्फत पर्यटक आकर्षित गर्ने ।

छ घिरिडकोट भ्यू टावर लगायतका अग्ला स्थानहरूमा भ्यू टावर निर्माण तथा कालिगण्डकीमा रयाफिटडका लागि केन्द्र तथा प्रदेशसँग समन्वय गर्ने ।

ज कृषि तथा पशुपालनका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने ।

झ महिला लक्षित दलित लक्षित जनजाति लक्षित अल्पसंख्यक समुदाय लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन मार्फत समग्र विकासमा टेवा पुर्‍याउने ।

सुधारका क्षेत्रहरू

१. संघियताको पूर्ण रूपमा कार्यान्वयन गर्न आवश्यक न्यूनतम कर्मचारीको अभावमा प्रभावकारी सेवा प्रवाह हुन नसकेको ।

२ केन्द्र र प्रदेशका निर्माण हुनुपर्ने कानूनहरू समयमै नबन्दा काम कारबाहीमा कठीनाइ उत्पन्न भएको ।

३ लामो समयको राजनैतिक संक्रमणकाल पश्चात स्थापित स्थानिय तहप्रति जनताका असिम माग तथा अपेक्षाहरू रहदाँ रहदै पनि पर्याप्त भौतिक पुर्वाधारको अभावमा अपेक्षाकृत विकास गर्न नसकिएको ।

धन्यवाद